



भूमिकास्थान नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

नुवाकोट, अर्घाखाँची
लुम्बिनी प्रदेश, नेपाल

Website: bhumikasthanmun.gov.np
E-mail: bhumikasthanmunicipality@gmail.com

एम आई एस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरह) पद करारमा पदपुर्तिका लागि दरखास्त आह्वान

(दोस्रो पटक सूचना प्रकाशित मिति: २०७९/०५/१६ गते)

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत यस नगरपालिका अन्तर्गत रहने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सेवा इकाईमा रिक्त रहेको एम आई एस अपरेटर पदमा खुल्ला प्रतिस्पर्धाद्वारा करारमा नियुक्ति गर्नुपर्ने भएकाले देहाय बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र (२०७९/०५/२२ गते अपरान्ह ५.०० बजेसम्म) यस कार्यालयमा दरखास्त आह्वान गरिएकोमा उक्त सूचना शंसोधन गरी पद संख्या थप गर्नुपर्ने भएकोले निम्नानुसारको शंसोधन सहित मिति २०७९/०५/३० गते अपरान्ह ५.०० बजेसम्म दरखास्त पेश गर्न यो सूचना प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

१. विज्ञापन नं.०२/०७९/८०

२. पद: एम आई एस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरह)

क. आवश्यक पद संख्या: २ (दुई) जना

ख. आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट १०+२ मा कम्प्युटर विषय लिई उत्तीर्ण गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तिमा ६ महिना कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको ।

३. माथि उल्लेखित पदका लागि:

क. तलब: नेपाल सरकारको नियमानुसार

ख. दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।

ग. भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी कुनै कारवाहीमा नपरेको ।

४. दरखास्त दिने तरिका: कार्यालयबाट दरखास्त फाराम लिई उम्मेदवारले दरखास्त फारम भरी यस कार्यालयमापेश गर्नु पर्नेछ।

५. उल्लेखित पदमा दरखास्त दिँदा कुनै दस्तुर लाग्ने छैन।

६. करार अवधि एक पटकमा बढीमा ६ महिनाको हुनेछ। काम सन्तोषजनक भएमा आयोजना अवधि सम्म करार समझौता नविकरण गर्न सकिनेछ।

७. जनशक्ति छनौट प्रक्रिया सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाको सेवा इकाईको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड २०७६ बमोजिम हुनेछ ।

८. दरखास्त फारम भर्दा पेश गर्नुपर्ने कागजातहरू:

१. नेपाली नागरिकताको प्रमाणपत्र,

२. पासपोर्ट साइजको फोटो (हालसालै खिचेको),

३. न्यूनतम शैक्षिक योग्यताको लब्धांकपत्र (Transcript), चारित्रिक प्रमाणपत्र

४. न्यूनतम शैक्षिक योग्यता भन्दा एक तह माथिल्लो शैक्षिक योग्यता भएमा सोको लब्धाङ्कपत्र (Transcript)

५. प्रविणता प्रमाणपत्र तह वा १०+२ मा कम्प्युटर विषय लिई अध्ययन नगर्नेको हकमा कम्प्युटर तालिमको प्रमाणपत्र,

६. कार्य अनुभव भएमा सोको प्रमाणपत्र,

भूमिकास्थान नगरपालिका
नुवाकोट अर्घाखाँची